

‘मीठा मीठा नेपाली गीत’ : हाजीरमान राई

आज जति पनि लहरी र सवाईहरू प्रकाशनमा आएर तिनीहरूले परिचय कायम गरिराखेका छन्, तिनीहरूको शृङ्खलादेखि छुट्ट भई देखा पर्छन् हाजीरमान राईको ‘मीठा मीठा नेपाली गीत’। यसका रचनिता यस पुस्तकको ‘आभाष’—मा लेख्छन् —

“श्री श्री गैरह गोखाली महाशयहरू कन थाहा छ हाम्रा प्रसिद्ध गोखालीहरूमां साल साल नया नया रागका गीतहरू निकलाउँद छन्। तर अफसोस नयाका खोजी हुंदै पुरानाहरू चइं बिर्सिइंदै जाइंद छ। सो पुरानाहरूको सम्फना राखीनुलाइ ऐलेको घरी दस रकमको गीतहरू संग्रह गस्येको छु....”

फेरि केही तल लेख्छन् —

“हाम्रा गोखाली भाइहरूले येरतै अरू अरू क्ये क्ये बनाये कति आफनु देशको उन्नति अनि सर्व जातको आखा उघारीने र मन सनतोसी भै जाति हुने थियो जरतै अन्यदेसीहरूका रकम रकमका थोक बनायेका छन्। ईश्वरको दयाले येसमां अरू पनि थपन थापन गर्दैलैजाला भन्ने मनसूबा छ। इति!!”

हाजीरमान राईको उक्त भनाइबाट बुझिन्छ, तिनताक धेरै नयाँ नयाँ गीतहरू समय समयमा रचिने गरिन्थे तत्कालीन चर्चित व्यक्तिहरूबाट। तर लिखित रूपमा सञ्चय गर्ने व्यवस्था नहुँदा जति नयाँ नयाँ गीतहरू रचिँदै गए उति नै ती पुराना गीतहरू बिर्सिएर जाने गरियो। यी कुराहरूको बोध गरेर हाजीरमान राईले आफूले सुनेका र जानेका गीतहरूको सङ्ग्रह गरी यसरी यो पुस्तक प्रकाशनमा ल्याएका हुन्। उनको उक्त भनाइको भित्री आशय हो, जसरी अन्य भारतीयहरूले विभिन्न थरीका रचना—कृतिहरू प्रस्तुत गर्ने गरेका छन् उसरी नै गोखाली दाजुभाइरूहरूले पनि यस्तै केही न केही गर्दै लिगिदिए आफ्नो देश अनि आफ्नो जातिभित्र पर्ने सबै जातका मानिसहरूको आँखा उघिने थियो र यो अभिवृद्धिले सन्तुष्टि दिने थियो।

‘मीठा मीठा नेपाली गीत’—को दोस्रो संस्करणमा भूमिकाको रूपमा लेखिएको उनको कथन हो यो। प्रथम संस्करणमा यो कथन थियो वा थिएन भन्न सकिएन। उनले लेखेर छोडिराखेको उनको जन्मसम्बन्धीको परिचयलाई पहिले एकपटक नियालौं —

जन्म मैना सम्बत् लेखछु पुरा मेरा।

दारजिलींग बजार मन्दिर निर मेरा डेरा॥

सम्बत सन उन्नाइस सये चालीस साल।

इलोक सवाइ कथने अभो अरूको पाल॥

(नारी उपदेशार सवाइ)

उक्त भनाइबाट थाहा लाग्छ, उनको जन्म सम्वत् १९४० अर्थात् सन् १८८३ मा भएको थियो। यस हिसाबले हेदा देखिन्छ, सन् १९०० तिर उनको 'मीठा मीठा नेपाली गीत' प्रथमपटक प्रकाशनमा आउँदा उनको उमेर मात्र १७ वर्षको थियो। यतिको कलिलो उमेरमा नै यिनमा यतिको जागरुकता आइसकेको थियो कि आफ्नो त्यो समाजमा जति नयाँ नयाँ गीतहरू निस्केँदै गए उति नै पुराना गीतहरू बिर्सिइँदै गएको उन्ले देख्न थाले। तब सचेत भई ती पुराना गीतहरू बिलाएर नजाऊन् भन्नाखातिर उनी त्यस्ता पुराना गीतहरू सङ्कलन गरेर प्रकाशित गर्ने-विचारतर्फ लागे। तर भारतीय नेपालीहरूको यो उत्थान कालमा त्यो भर्खरको ठिठोले त्यसरी आफ्नो जातिलाई जगाउने जुन प्रयास गरेको देखिन्छ, त्यसलाई हेरेर भन्नैपर्छ—उनी एक खूबै सचेत व्यक्ति थिए त्यस समयका। समय र परिस्थिति प्रतिकूल थियो सर्वत्र नै तिनताक नेपालीहरूको निम्नि। इन् दार्जालिङ्गमा नै जन्मेर हुर्के-बढेका हाजीरमान राई जस्ता साधारण व्यक्तिहरूको निम्नि सामान्य अक्षर-ज्ञान सिवाय अन्य शिक्षा लिने अवसर नै कहाँ थियो र त्यो समयमा। त्यसैले उनमा कमि थियो शिक्षाको। तरै पनि यतिकै कलिलो उमेरमा नै उनमा आफ्नो जातित्वप्रति र भाषाप्रति ठूलो श्रद्धा थियो। विकासको क्रम जोडिराख्न चाहन्थे उनी। हो, भाषिक ज्ञान उस्तो थिएन उनमा नेपाली भाषाको भरपर्दो स्वरूप भर्खरै निर्माण हुन लागिरहेको त्यो समयमा। तर उत्साह थियो उनमा आफ्नो भाषा र संस्कृतिको जगेरा गरिराख्नुको। श्रीमती लक्खीदेवी सुन्दास लेखिछन्, “अरु अरु समाजमा धेरै भइरहेको र आफ्नो समाजमा केही हुन नसकेको देखेर पिरोलिने औ त्यसको पीर र रन्कामा आफ्नो समाजलाई केही दिँज भन्ने हाजीरमान राई नेपाली समाज र साहित्यका ठूला सेवक देखिन्छन्।” ५०

यतिको उमेरमा नै विभिन्न भाकाका गीतहरू सङ्ग्रह गर्दै अनि तिनै भाका अनुसारका गीतहरू आफूले पनि लेखेर थप्दै यो पुस्तकलाई प्रकाशनमा ल्याएर तिनताक हाजीरमान राईले आफूलाई यति चर्चित व्यक्ति बनाइसकेका थिए कि यस किसिमको गीत त्यस बेला कसैले गाएको सुनिए त्यसलाई 'हाजीरमाने गीत' भन्ने चलन बसिसकेको थियो।

निम्न श्लोक पढ़दा थाहा लाग्छ, हाजीरमान राई यतिको सानो उमेरमा पनि आफ्नो परिचय दिइराख्न कति सचेत थिए। कति गीतहरू बटुल्दै, कति आफैले लेखेर दिँदै अनि ठाडँ ठाडँमा आफ्नै परिचय पनि दिँदैगरेकोबाट यो पनि बुझिन्छ, यिनले त्यस बेला देखा परेका सवाईहरू निकै नै हेरेका र पढेका थिए।

आजु र मैले भातै र खाये, कासे र थालैमा।

जन्म र मंगसिर उन्नाइस सहे, चालिस सालैमा॥

दार्जिलीज्ज सहर अनौठे रहर, काम गर्नु बिचारी।

दारिमको बिया पत्ता लाइ दिया, पुराना कचरी॥

(मीठा मीठा नेपाली गीत – पृष्ठ १६)

यसरी नै –

घोडै र जेनलाई मकहिदाना, मैलाइ दसतानि।
 जन्मै र मेरो दार्जिलीङ्ग बजार, गावै ता बास्पानि॥
 नामै र मेरो हाजीरमान, जातैको साम्पांग राई।
 चौदह जना घरैको जहान, जन्मेको छैवै भाई॥

(मीठा मीठा नेपाली गीत – पृष्ठ २०)

उक्त भनाइबाट थाहा लाग्छ, उनी दार्जिलिङ्ग बजारमा नै जन्मेका थिए अनि बासपानी नामक स्थानका निवासी थिए। दार्जिलिङ्ग बजारमुन्तिर गोलघरछेउ जहाँ हालमा पुलिस होम-गार्ड अफिस साथै सप्लाई अफिस चलिरहेछन् उनी त्यहीं बस्ने गर्थे। दार्जिलिङ्गमा प्रथम कचहरी यहाँ नै खोलिएको थियो। हालको कचहरी भएको ठाउँमा पछि काठको भवन तयार गरी त्यस कचहरीलाई त्यहाँ सारेर ल्याइएपछि त्यो कचहरी बसेको पुरानो ठाउँलाई ‘पुरानो कचहरी’ भन्ने गरियो।^{५९}

यिनको यस गीत-सङ्ग्रहको पुस्तक ‘गोखर्ब प्रेस’-मा छापिएको थियो। यस प्रेसका मालिक गंगाप्रसाद प्रधान थिए। उनले ‘गोखर्ब खबर कागत’ यहाँबाट नै छापेर निकाले गर्थे।

हाजीरमान राई लेख्छन्, ‘पुरानाहरूको संझना राखीनुलाई ऐलेको घरी दस रकमको गीतहरू संग्रह गर्न्येको छु’ जस्तै–

‘राणीहरूमालमां
 होइन रेशम
 चट्टु चरण माइला नाराण
 सिमल बारूलै
 सिपाइको जुनि पलक भरि छैन
 सजनि
 सोधन सबैलाइ
 दिलजान
 बिउटिफूल
 कमटु माइ होम

“गोटै पिच्छे रागका सोधनुत्तर गरि बीस बीस वटा गीत छन् यि गीतहरू घरमां गाये पनि हुछ। जुवारी गाये पनि हुंछ। यि गीतका राग मीठा मीठा, कुरा चाखीला छन्।....”

यसरी सङ्ग्रहमा दशवटा बेग्ला बेग्लै भाकाका गीतहरू छन् अनि प्रत्येक भाकाका शीर्षक दिँदै पुस्तकको बाँया पातामा ‘सोधनि’ (प्रश्न)–का दशवटा गीतहरू र दाँया पातामा ‘उत्तर’–का दशवटा गीतहरू राखिएका छन्। प्रत्येक भाकाका जम्मा बीसवटा गीतहरू छन्। यस्ता विविध रागका गीतहरू पृष्ठ २८ सम्म दिइएपछि पृष्ठ २९ देखि ‘राग दिलजान – DILAJAN’ – मा ३४ वटा र

सम्भावना (३) तत्कालीन परिस्थितिमा अंग्रेजी जानेको बोलबाला रहेको र अरुलाई यस प्रकारको गीतबाट चमत्कृत गराउने भित्री उद्देश्य।''^{६०}

हाजीरमान राई भन्छन्, ''यि गीतहरू घरमां गाये पनि हुँछ। जुवारी गाये पनि हुँछ। यि गीतका राग मीठा मीठा, कुरा चाखीला छन्।'' तर उनको चाहना अधिकरूपमा जुहारीप्रति नै छ कारण जुवारीमा गीतको भाकामा एउटा दलले प्रश्न र अर्को दलले उत्तर दिने परिपाटीलाई नै ध्यानमा राखेर उनले यी गीतहरू प्रस्तुत गरेका पाइन्छन्।

जुहारी ढाँचामा लेखिएका यी गीतहरू असारे गीतको लयमा लेखिएको देखिन्छ। असारे गीत एक श्रमगीत हो। यस्ता गीतहरू साधारणतः इयाउरे लयमा नै आधारित हुन्छन्। जस्तै –

तीनै र सहर नेपालै ज्यान्मा सुनको गजुर
रातै र पर्यो इयाउँकिरी बास्यो बिदा दचौ हजुर।

हास्य-व्यङ्गयको रूपमा असारे गीतको एक अंश –
कालै र गुन्यु कालै र चोलो चुलै र पोलेलाई
खाइलाग्दो जवान घरैमा थिए के हेष्यौं जोलेलाई।

(सुवेदी २०३९)

अथवा –

हातका मैला सुनका थैला के गर्नु धनले।
साग र सिस्नु खाएको बेस आनन्दी मनले॥

'मीठा मीठा नेपाली गीत' –मा पनि –
आजु र मैले भातै र खायें जेन सालु पातैमा।
नजरले देख्यो दिलमाया बर्यो, अरकाको जातैमा॥
पानी र पर्यो रिमि र झिमि, घुमैले तरकाउंला।
हामिलाई छोडि विदेशौ जवला मायाले फरकाउंला॥

(सुब्बा होमनाथ केदारनाथद्वारा प्रकाशित 'भोटेको लडाइको सवाई'-बाट)

मनीपुर्का लडानिको सवाई

यसका रचयिता लेन्स नायक तुलचन आले सन् १८९१-९३ मा मणिपुरका राजा र ईष्ट इण्डिया कम्पनीको माझमा भएको लडाइँमा ईष्ट इण्डिया कम्पनीको अधीनमा रहेको ४३/४४ गोर्खा पल्टनको सिपाही भएर लडेको बुझिन्छ र यसै लडाइँमा देखेका, भएका र भोगेका घटना र अनुभवहरू प्रकट गर्दै यिनले सन् १८९३ तिर ३२ श्लोकको यस 'मनीपुर्का लडानिको सवाई' रचेका छन्। आसाम क्षेत्रबाट लेखिएको प्रथम कृति यही नै देखिन्छ।

लेख्छन् -

-
- तर पण्डित विश्वराज हरिहर शर्मद्वारा सन् १९१७-मा प्रकाशित 'भोटको लडानीको सवाई'-मा उक्त पदहरू यस्ता छन्-
रनमिङ पहल्मान् लाछिमन् कर्नल्को।
सम्मीहुन्थ्यो धन्य हाँमि दुइलाइ यस्तो भयेको।
शनिश्चर वार देखि चेपु आयेको।
म पनि आयेको सिपाहि पनि तरेको॥२१॥
भोटेको त निहुँ मात्र जिउ हिँडेले लीने।
एक्सराबर्काले कसोगरी ज्यूने॥

भारदार जति लाइ जम्मा गरीलीयो।
 भारदार जतीको कम्सल् सुनिलीयो॥
 ढोका भित्र जाउ भनी हुकूम दिया।
 जति जन साहेब् थिया ढोका भित्र गया॥१७॥

इस्किन्साहेब् बाहादुर बिदाबादी हुन्छ।
 गैरह पल्टन छाति ठोकी रुन्छ॥
 भारदार जतिलाइ येरत्तो हुकूम भयो।
 गाडीका राजालाई कम्सल् गरी लेवो॥१८॥

चार पल्टन् मीली कन्सल गर्न लाग्यो।
 चौथा गोर्खालाई आगे लगायो॥
 बैरी थीयो थाबलमा तोप चलायो।
 चार पाँच भारदारलाइ घाउ जो लगायो॥२५॥

अजीटन जम्दार तहाँ जुझी गयो।
 जल्द जल्दी गरी तोप मगायो॥
 तोपको गोलाले बैरी हटायो।
 पच्चीश् फयेर् तोपले थावल थर्कायो॥२६॥

अब्बर्पहाड़को सवाई

नेपालको दसथर मझिया चैनपुर खरिपाटी गाउँका निवासी धनवीर भङ्डारी—ले सन् १८९४ (आश्विन १९५१ विं सं)–मा ‘अब्बर्पहाड़को सवाई’ र सन् १८९७ तिर ‘भैचालाको सवाई’ (पहिलो भाग) रचेका छन्।

सन् १८९३–९४ मा ईष्ट इण्डया कम्पनीले हालमा अरुणाचल प्रदेशभित्र पर्ने अब्बर पहाड़का आदिवासी आबर (अब्बर)–हरूमाथि आक्रमण गरेको थियो। यस बेला धनवीर भङ्डारी ईष्ट इण्डया कम्पनीको चवालीसौं गोर्खा पल्टनमा सिपाही थिए। शिलाड़को छाउनीमा बसेर उनले यसै लडाईको वर्णन यस ‘अब्बर्पहाड़को सवाई’–मा गरेका छन्। गोर्खा फौजका सिपाहीहरूका साथसाथै ती अब्बरहरूले यस लडाईमा दर्शाएका वीरता तथा युद्ध–कौशल आदिको विवरण सवाईमा खूबै रोचक ढङ्गले गरिएको पाइन्छ। यसमा १२६ श्लोकहरू छन्। उदाहरणार्थ केही श्लोकहरू –

तीरान्नब्बे दिसम्बर् उनन्तीस तारिख्।
 शुक्रबार्क दिनमाहाँ छाड्नु पर्यो बारिक्॥
 हुकूम ठुलो सर्कारको माहारानी धन्ने।
 यस्तो मर्जी हुनगयो शिलाड़ भयो शून्ने॥१९॥

बीकुलको सोर सुनी सबै सामेल् हुन्छन्।
 घरमा छोरा छोरी बालबच्चा रुन्छन्॥
 धावामा जानू भन्दा पल्टन् सारा खुशा छ।
 बालबच्चा रुँदा भने चित्त पनि दुख्छ॥२०॥

कसो गरि छाडि जानु मायाको तानू।
 सर्कारका हुकुम् भयो परीगयो जानू॥
 बालबच्चा घरमाहाँ छाडी राखे एकलै।
 बाटा हुँदो दोश्तीहरू रुँदै हिडछन् बेरलै॥२१॥

डाम्बुको बस्ती थीयो ताहाँ देखी माथी।
 पोलिदीयो अब्बरले उसै दिन राती॥
 धुवाँको मुश्लो लाग्यो आकाश तीर चल्न
 उड्न लागे फिलुङ्गा बस्ती लाग्यो बल्न ॥५४॥

पल्टन् सब फर्कि आया बडा अब्र हेरी।
 मिल्याको वस्ती उठि घेरा दीयो फेरी॥
 पर्वतले घेर्याको दम्रू वस्ती जिल्ला।
 एकके दिन्मा भेटिन्छन् चारचारवटा किल्ला॥५४॥

भैंचालाको सवाई (पहिलो भाग)

शिलाडमा १२ जून १८९७ मा आएको भूकम्पमाथि उनै धनवीर भँडारीले यो सवाई लेखेका हुन्। यस भूकम्पले त्यहाँ कस्तो कस्तो विध्वंशता ल्यायो, कतिसम्म हाहाकार मचायो आदि विषयहरूलाई यस सवाईमा सकदो मार्मिक ढङ्गले प्रस्तुत गर्ने काम गरिएको छ।

कोही भया घाईते हात पाउ टुटे।
 कतिका उसै बेला प्राण समेत् छुटे॥
 अफिस बंगला कहीं केही रहेन।
 कति मर्स्या प्राणीहरू संख्या भयेन॥२७॥

बन्द भये बाटाघाटा बन्द भये खोला।
 आतस् पर्यो दुनियालाई अब कसो होला॥
 गोरा भन्नु साहेब काला भन्नु बाबू।
 पृथिवी भत्कँदा सबै भया काबू॥३०॥